

अनुयायी निवास

ज्ञेसो ढरने (ने)

फरुकेर आउनुभएकोमा स्वागत छ । यहाँ अनुयायी निवास हो । तेन्तिक्योका अनुयायीहरूले आध्यात्मिक रूपमा परिपक्व हुन प्रयास गर्ने स्थान हो ।

ようこそおかえり！信者詰所は、天理教信者の修養施設です。

कृपया यहाँको नियमहरू पालन गरेर बस्नुहोला ।

滞在には、諸規則をお守りください。




- १ सुरक्षित प्रसूतिको दैवी वरदान (をびや許し)
- २ प्रमाण जन्तर (お守り)
- ३ बेस्सेकि प्रवचन (別席)
- ४ साजुकेको सत्यता (おさづけ拝戴)

यदि उपरोक्त कुराहरूका लागि निवेदन पेश गर्नुहुन्छ भने निवेदन पेश गर्नका लागि यी कुराहरूको तयारी गर्नुपर्छ ।

をびや許し、お守り、別席、おさづけの理拝戴を希望される方は、次のものをご用意ください。
(* 詰所の方は必要なものを指差してお伝えください。)



निवेदन
願書



उपस्थिति पत्र
席札



निवेदन शुल्क
幣帛料



- १ प्रधान कार्यालय भेटी 本部御供
- २ दाइ-क्योकाइ भेटी 直属教会御供
- ३ अनुयायी निवास भेटी 詰所御供

शुल्क

- अनुयायी निवास शुल्क :
एक जनाको १,००० येन (एक रात)
宿泊費 :
一泊千円 (大人一人)



- खाना :
एक जनाको २५० येन
食費 : 250円 (一食)



माफ गर्नुहोला । नगद मात्र !
支払いは現金のみです。
申し訳ありません。



समय

- भोजनालय 食堂
Breakfast 朝食 _____ A.M. - _____ A.M.
Lunch 昼食 _____ A.M. - _____ P.M.
Dinner 夕食 _____ P.M. - _____ P.M.
- स्नान お風呂・シャワー
_____ A.M. - _____ P.M.



- धुवाइ 洗濯
_____ A.M. - _____ P.M.



बत्ती निभाउने समय आएपछि
धुवाइ गर्नु हुँदैन ।
消灯後の洗濯はご遠慮
ください。

नियमहरू

- अनुयायी निवासको भवनभित्र जुता फुकाल्नुहोस् ।
屋内では下足してください。
- कोठाभित्र धुम्रपान गर्नु हुँदैन ।
部屋での喫煙は禁じられています。
- निश्चित समयमा नै खाना खानुहोस् र स्नान गर्नुहोस् ।
食事、お風呂は決められた時間内に済ませて下さい。
- द्वार बन्द हुने समय _____ P.M.
त्योभन्दा अगाडि नै फर्किनुहोस् ।
門限は _____ です。それまでに詰所に帰ってきてください。
- बत्ती निभाउनुपर्ने समय हो _____ P.M.
詰所の消灯時間は _____ です。
- नगद र मूल्यवान् वस्तुहरूको सुरक्षा आफै गर्नुहोस् ।
चोरी भए पनि क्षतिपूर्ति गरिनेछैन ।
貴重品は自分で管理をして下さい。盗難、紛失しても、
詰所は一切責任を取れません。

मलाई चाहिन्छ ।

~を探しています。

